

कानून, न्याय तथा संसदीय मामिला मन्त्री र आयोगका पदाधिकारीबीच छलफल कार्यक्रम

मिति २०७७/०४/१५ गते यस आयोगको सभाकक्षमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे र आयोगका पदाधिकारीबीच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा माननीय मन्त्रीज्यू, आयोगका पदाधिकारी तथा आयोगका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, आयोगका सहसचिव तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

माननीय मन्त्रीज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष श्री गणेश दत्त भट्टले गर्नुभएको थियो ।

आयोगका सचिवले आयोगका गतिविधि तथा हालसम्म सम्पन्न गरेका कामकारवाही तथा भावी कार्यदिशाबारे संक्षिप्त प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिको क्रममा तत्कालिन नेपाल सरकार र ने.क.पा. माओवादीबीच भएको बिस्तृत शान्ति सम्झौता तथा नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम संक्रमणकालीन न्यायको एउटा महत्वपूर्ण पाटोको रूपमा स्थापित यस आयोगलाई प्राप्त अधिकारको अधीनमा रही आयोगको कार्यक्षेत्रभित्र परेका उजुरीमा कामकारवाही अगाडी बढाइएको, हालसम्म ६३,७१८ उजुरी आयोगमा दर्ता हुन आएकोमा प्रदेश, जिल्ला तथा विषय अनुसार कम्प्युटरमा प्रविष्ट गरिएको, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ बमोजिम उजुरीको बर्गीकरण गरिएको, १०,२०५ उजुरी प्रारम्भिक छानवीनको लागि मुकाममा पठाईएकोमा ३,७८७ उजुरी प्रारम्भिक छानवीन गरी आयोगमा प्राप्त हुन आएको लगायतका विषयमा जानकारी गराउनु भयो ।

कार्यक्रममा माननीय मन्त्रीज्यूबाट आयोगलाई नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगका लागि आफु सधै तत्पर रहने, आयोगले आफ्नो काम सम्पन्न गर्ने क्रममा आइपरेका चुनौतीसंग जुध्न आवश्यक पर्ने सहयोग तथा सहजीकरण गर्ने धारणा राख्नुभएको थियो । साथै आयोगले पिडितमैत्री भै परिणाममुखी काम गरी समयमै काम सम्पन्न हुने गरी निर्णय लगायतका काम गर्न सुझाव समेत दिनुभयो ।

कार्यक्रमको अन्त्यमा आयोगका अध्यक्षले संक्रमणकालीन न्यायको अवधारणामाथि प्रकाश पार्दै आयोगलाई निर्धारण गरिएको काम कारवाही समयमै सम्पन्न गर्ने गरी आयोगले कार्ययोजना बनाएको र सोही बमोजिम कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

माननीय मन्त्रीज्यूबाट आयोग परिसरको निरीक्षणसमेत गर्नुभएको थियो ।